

१ शियाकुस्योका आईतबार पनि खुल्ने काउण्टरहरु बारे जानकारी !

उच्च शिक्षामा जाने र नोकरी बदल्ने कामले गर्दा, निवास स्थानांतरण बढी हुने बेलामा, शियाकुस्योको प्रधान कार्यालयमा आईतबार पनि सेवा काउण्टरहरु खुल्नेछन्। काउण्टर खुल्ने दिनहरु, मार्च महिनामा २० र २७ तारिक, अप्रिल महिनामा ३ र १० तारिक रहेकाछन्। खुल्ने समय, बिहान ८:३० बजे देखि बेलुकी ५:१५ सम्म राखिएको छ।

खुल्ने काउण्टर हरूमा, सिमिन् सेईकाचु-का, होकेन् नेन्किन-का, जेइमु-का र स्युउजेई-का रहेकाछन्।

माई नम्बर कार्ड बोकेका व्यक्तिहरुले, कन्भिनियंश स्टोरहरुमा राखिएको मल्टीकपि मेशिनबाट पनि प्रमाणपत्रहरु प्राप्त गर्न सक्ने हुनाले, कृपया त्यसको सदुपयोग गर्नुहोला।

माई नम्बर कार्ड मात्रको आईतबारे काउण्टर पनि खोलिनेछ तर अग्रिम आरक्षण आवश्यक छ। माई नम्बर कार्डको आवेदन/प्राप्ति/पिन कोडको नवीकरण/रिसेट आदि कामको लागि अवश्य प्रयोग गर्नुहोला।

प्रयोग गर्नसकिने ठाउँ, तोचिगी क्षेत्रको व्यक्तिहरुको लागि, शियाकुस्योको प्रधान कार्यालय दोश्रो तल्लाको सिमिन् सेईकाचु-का, ओहिरा/फुजिओका/चुगा/निशिकाता र ईवाफुने क्षेत्रका व्यक्तिहरुको लागि, आफु बसेको क्षेत्रको प्रत्येक सोउगोउ शिस्योहरु हुन्।

खुल्ने दिनहरु हरेक महिनको दोश्रो आईतबारको दिन र चौथो आईतबारको दिनको बिहान ८:३० बजे देखि दिउँसो सम्म रहेकोछ।

चौथो आईतबारको दिन चाँही सिमिन् सेईकाचु-का मात्र खुल्नेछ।

अग्रिम आरक्षणको लागि, तोचिगी क्षेत्रमा सिमिन् सेईकाचु-का, फोन नम्बर ०२८२-२१-२१२६, र आफु बस्ने क्षेत्रको प्रत्येक सोउगोउ शिस्यो चिइकीजुकुरी सुईसिन्कामा फोन गर्नुहोला।

२ हल्का सवारी साधनहरुको कर आदिको अधिसूचना बारे जानकारी !

यो कर, आउंदो अप्रिल महिनाको १ तारिक सम्म हल्का सवारी साधनहरुका मालिकहरुलाई लाग्ने गर्दछ । कसैलाई दान-दातव्य अथवा चोरी भै यस्ता साधनहरु आफुसंग नभएपनि, यदि सम्बन्धित निकायमा त्यसको सूचना दर्ता गरेको छैन भने, कर लाग्ने हुन्छ । त्यसैले यस्ता कुराहरु लगायत, सवारी साधन सक्रयाप गरेको, ठेगाना परिवर्तन अथवा नामसारी आदि गरेको भए त्यसको सूचना यहि मार्च महिना भित्र गरिसक्नु होला ।

स्कूटर अथवा मोटरसाइकल आदि पनि यसै करको दायरामा पर्दछन् ।

हल्का सवारी साधनहरुका मालिकहरुलाई, शियाकुस्यो बाट कर भूक्तानीको सूचना पठाईन्छ । कर तिर्ने म्याद हरेक बर्षको मे महिनाको मसान्त हो ।

३ नौलो कोरोना भाईरस संक्रमण रोकथामका उपायहरु बारे जानकारी !

नौलो कोरोना भाईरस संक्रमण व्यापकता रोकिंदैन । सबैले अहिले सम्मको भन्दा अझबढी आधारभूत रूपमा संक्रमण रोकथामका उपायहरुको पूर्णरूपले पालना गर्नुहुन अनुरोध गरिएकोछ ।

सब भन्दा पहिले, ध्यान दिनु पर्ने कुराहरुमा, मास्कको नियमित तथा उचित प्रयोग हो । मास्क लगाउँदा नाकको प्वाल पूरै छोप्ने गरि लगाउनुहोला । सम्भव भएसम्म भरपर्दो गुणस्तर भएको नबुनेको कपडा लगाउनुहोस् ।

अर्को कुरा, बारम्बार हात धुने र हात/औंलाहरुको कीटाणु शोधन गर्नुहुन अनुरोध गरिन्छ । साझा सर-सामानहरु छुएपछि, खाना खानु अघिपछि, सार्वजनिक सवारीसाधन प्रयोग गरेपछि अनिवार्य रूपले हात धुने, हात र औंलाहरुको कीटाणुशोधन गर्नुहुन अनुरोध गरिन्छ ।

त्यसपछि, नजिकि सम्पर्क, भीड-भाडका ठाउँ, बन्द ठाउँ जस्ता ३Cs लाई त्याग्ने गर्नुहोस । यि ३ मध्ये कुनै एउटा पनि त्याग्न कोशिस गरेर [शून्य सघन] को लक्ष राखौं । खास गरि, एकाका बिच पर्याप्त दूरी राखौं । कुराकानी गर्ने समय सकेसम्म छोटो गरेर, ठूलो स्वरले नबोल्नुहोस । अहिले सम्मको भन्दा बढी हावाको संचार (भेंटिलेट) गर्नुहोस ।

जीउ भारी हुनु, ज्वरो आउनु, घाँटीमा असजिलो महशुस हुनु आदि, संधै शारीरिक अवस्था फरक छ भने, काम तथा विध्यालय नजाने गरौं ।

ज्वरो आएर बिसंचो भई कोरोना लाग्यो कि भन्ने चिन्ता लागेमा, सब भन्दा पहिले, संधै देखाउने गरेको डाक्टर आदि, नजिकको चिकित्सा संस्थामा फोन गरेर परामर्श गर्नुहोला ।

फेरि आफ्नो नजिकको व्यक्ति कसैलाई संक्रमण भएर अरुलाई सर्ला भन्ने चिन्ता लागेमा, घरमै बसेर, अन्य व्यक्तिहरु संग सम्पर्क नगर्नुहोला । स्वास्थ्य केन्द्रले संक्रमित व्यक्तिको क्रियाकलाप इतिहासबाट नजिकको सम्पर्क व्यक्तिहरुको पहिचान गर्दछ । यदि तपाईं नजिकको सम्पर्कमा आउनुभयो भने स्वास्थ्य केन्द्रले तपाईंलाई सम्पर्क गर्नेछ ।

जापानी भाषा बाहेकको भाषामा परामर्श लिन परेमा, विदेशीहरुको लागि नौलो कोरोना भाईरस परामर्श हट-लाईन, टेलिफोन नम्बर ०२८-६७८-८२८२ मा फोन गर्नुहोला । चौबीसै घण्टा खुल्ला छ ।